

हाम्रा विद्यार्थी, संकाय र कर्मचारीहरू,

फैलँदै गएको COVID-19 कोरोना भाइरसको प्रकोप र UW–Madison को मार्च १४-२२ सम्म हुने वसन्त ब्रेकको बेलाको अन्तर्राष्ट्रिय भ्रमणमा बाधा पुऱ्याउने बढ्दो सम्भावनाका बारेमा तपाईंको ध्यानाकर्षण गर्न म आज लेख्दैछु ।

पछिल्ला हप्ताहरूमा, U.S. Department of State र CDC ले धेरै देशहरूका लागि, जसमा चीन, जापान, दक्षिण कोरिया, इटाली, र इरान समावेश छन्, यात्रा नगर्ने सल्लाहको (travel advisory) स्तर बढाएका छन् र विभिन्न चेतावनीहरू जारी गरेका छन् ।

यदि तपाईंले यस वसन्तमा अन्तर्राष्ट्रिय यात्राको विचार गर्दै हुनुहुन्छ भने, UW–Madison युनिभर्सिटी स्वास्थ्य सेवा (University Health Services) र अन्तर्राष्ट्रिय यात्रा अधिकारीहरूले COVID-19 को प्रकोपको कारण यात्राका सल्लाहहरू निगरानी गर्न तपाईंलाई प्रोत्साहन गरिरहेका छन् ।

तपाईंको गन्तव्य अनुसार तपाईंले आफ्नो भलाई र Madison मा ठीक समयमा फर्कने सुनिश्चित गर्न योजनाहरू बदल्न वा रद्द गर्ने गाह्रो निर्णय लिनुपर्ने हुनसक्छ ।

धेरैजसो देशहरूमा आगामी हप्ताहरूमा छोटो अवधिको सूचनाका साथ नयाँ प्रवेश र प्रस्थानका नियन्त्रण विधिहरू र क्वारेन्टाइन पनि लागु हुन सक्नेछन् । यी चीजहरूले तपाईंको योजनाहरूलाई गम्भीर रूपमा प्रभाव पार्न सक्दछ र/वा व्यक्तिगत लागतको साथ तपाईंलाई घर फिर्ता आउन ढिलो पार्न सक्दछ ।

आगामी हप्ताहरूमा यस स्थिति तीव्र रूपमा बदलिने सम्भावना भएकाले, तपाईंको गन्तव्य र ट्रान्जिट भएर जान सक्ने देशहरूका लागि अपडेट गरिएका मार्गनिर्देशन पाउन हामी तपाईंलाई [U.S. Department of State](#) र [Centers for Disease Control](#) का वेबसाईटहरू चेक गर्न प्रोत्साहन गर्दछौं ।

अपडेट गरिएको कोरोना भाइरसको जानकारी [उपलब्ध छन्](#) । अन्तर्राष्ट्रिय यात्रा र सुरक्षाका जानकारी र संसाधनहरूका लागि, UW–Madison को [अन्तर्राष्ट्रिय प्रभागको \(International Division\) वेबसाईट](#) भ्रमण गर्नुहोला ।

यदि तपाईंसँग कुनै प्रश्नहरू भएमा सहायताका लागि यी संसाधनहरूलाई सम्पर्क गर्न प्रोत्साहन गर्दछौं:

[अन्तर्राष्ट्रिय विद्यार्थी सेवा \(International Student Services\)](#)

[विद्यार्थी प्रमुखका कार्यालय \(Dean of Students Office\)](#)

[UHS मानसिक स्वास्थ्य सेवा \(UHS Mental Health Services\)](#)

[अन्तर्राष्ट्रिय संकाय र कर्मचारी सेवा \(International Faculty and Staff Services\)](#)

[कर्मचारी सहायता कार्यालय \(Employee Assistance Office\)](#)

तपाईंलाई अपडेटमा राख्नका लागि घरमा र विदेशमा हुने कोरोना भाइरसको विकासलाई हामी, अवश्य, निगरानीमा राख्नेछौं । हाम्रो सोच यस स्थितिबाट सबै प्रभावित क्षेत्रहरूमा सम्बन्ध भएका विद्यार्थी, संकाय र कर्मचारीहरू प्रति छन् ।

भवदीय,

कुलाधिपति (Chancellor) Rebecca Blank